

# सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३

(मिति २०७५ साल भद्रौ मसान्तसम्म भएका संशोधन समेत मिलाइएको)



नेपाल सरकार

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

सिंहदरबार

सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३

नेपाल राजपत्रमा प्रकाशित मिति  
२०३३।दा२१

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “सामाजिक व्यवहार (सधार) नियमावली, २०३३” रहेको छ ।

(२) यो नियमावली तुरन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा "एन" भन्नाले सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ सम्झनु पर्छ ।

३. भोजमा बोलाउने नजिकका नातेदारहरूको अधिकतम संख्या : सामाजिक व्यवहारमा भोजमा आमन्त्रण गर्दा ऐन बमोजिम आमन्त्रण गर्न पाउने इष्टमित्र र छुरछिमेकीहरू बाहेक देहायको व्यवहारमा देहायमा लेखिएको भन्दा बढी नजिकको नातेदारलाई आमन्त्रण गर्न हुँदैन :-

<u>सामाजिक व्यवहार</u>		<u>नजिकको नातेदारको अधिकतम संख्या</u>
(क)	विवाह -	सय जना
(ख)	छैटी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध र बूढोपास्नी -	पच्चीस जना
(ग)	पितृकार्य -	पच्चीस जना
४.	साइपाटा वा सुपारी लाने सम्बन्धमा : साइपाटा वा सुपारी लाने प्रचलन भएकाहरूले आ-आफ्नो प्रचलन एवं वैदिक विधि अनुसार चाहिने पूजाको सामान र सुपारी, फलफूल, मिठाई र मसला जस्ता चीजबीजहरू सबै गरी पाँच किस्ती भन्दा बढी लैजान हुँदैन र त्यसरी साइपाटा वा सुपारी लैजाँदा लुगा वा गहना लैजान हुँदैन ।	(मलामी गुठीयार) समेत पचास जना
५.	स्वयम्बर गर्दा : स्वयम्बर गर्दा आ-आफ्नो प्रचलन एवं वैदिक विधि अनुसार पूजाआजा गरी दुलहाले दुलहीलाई बढीमा आधा तोलासम्मको सुनको औंठी एउटा वा दुई तोलासम्मको सुनको सिक्की एउटा बाहेक अन्य कुनै किसिमको सामग्री दिन हुँदैन । दुलही तर्फबाट पनि दुलहीलाई कुनै किसिमको सामग्री दिन हुँदैन ।	स्वयम्बर गर्दा पुरोहित बाहेक पाँचजना भन्दा बढी व्यक्ति लान हुँदैन ।
६.	विवाहमा लुगा, गहना लैजाने सम्बन्धमा : जन्त जाँदा दुलहीलाई लुगा गहना लैजाने प्रचलन भएकाहरूले दुलहीलाई तीन जोर भन्दा बढी लुगा र एकसरो भन्दा बढी गहना लैजान हुँदैन ।	विवाहमा लुगा, गहना लैजाने सम्बन्धमा : जन्त जाँदा दुलहीलाई लुगा गहना लैजाने प्रचलन भएकाहरूले दुलहीलाई तीन जोर भन्दा बढी लुगा र एकसरो भन्दा बढी गहना लैजान हुँदैन ।

७. जन्तीलाई खुवाउने : दुलहीको घरमा रात बस्ने गरी जन्ती आउने व्यक्तिहरूलाई दुलही तर्फबाट दुई छाक भन्दा बढी खुवाउन हुँदैन ।  
तर दुलहीकै घरमा विवाह सम्बन्धी प्रायः सबै व्यवहार सम्पन्न गर्नु पर्ने प्रचलन भएकाहरूको हकमा दुलहा समेत बढीमा पाँचजनासम्मलाई दुई छाक भन्दा बढी खुवाउन बाधा पर्ने छैन ।
८. कन्यादान गर्दा : कन्यादान गर्दा आ-आफ्नो प्रचलन एवं परम्परा अनुसार नगरी नहुने कार्यसम्म गरी पच्चीस रूपैयाँ भन्दा बढीको सुन दान प्रतिष्ठा गर्नु हुँदैन ।
९. मुख हेर्न जाँदा : (१) विवाह पश्चात् छोरीबेटीको मुख हेर्न जाने प्रचलन भएकाहरूले छोरीबेटीको मुख हेर्न जाँदा आ-आफ्नो प्रचलन एवं परम्परा अनुसार दही, माछा, मसला, मिठाई र फलफूल जस्ता चीजबीजहरु सबै गरी बढीमा पाँच किस्ती र छोरीबेटीलाई एक जोर लुगा बाहेक अन्य कुनै किसिमको सामग्री लैजान हुँदैन ।  
(२) मुख हेर्न जाँदा बीसजना भन्दा बढी व्यक्ति लैजान हुँदैन ।  
(३) दश रूपैयाँ भन्दा बढी राखी मुख हेर्न हुँदैन ।
१०. सम्धी समिधनीको ढोग भेट : विवाह पश्चात् सम्धी समिधनीको ढोग भेट गर्दा दुलही पक्षका सम्धी समिधनीले दुलहा पक्षका सम्धी समिधनीलाई एक रूपैयाँ भन्दा बढी राखी ढोग भेट गर्नु हुँदैन ।
११. दुलान फर्काउँदा वा दुरागमन गर्दा : आफ्ना छोरीबेटी र दुलहालाई घर फर्काउँदा आ-आफ्नो प्रचलन एवं परम्परा अनुसार बढीमा पाँच किस्तीसम्म खाने कुरा र दुलहालाई एक जोर लुगा बाहेक अन्य कुनै किसिमको सामग्री दिन हुँदैन ।
१२. तीजमा दर पठाउने : तीज पर्वमा दर पठाउँदा आ-आफ्नो प्रचलन एवं परम्परा अनुसार मिठाई र फलफूल जस्ता चीजबीजहरु सबै गरी बढीमा दुई किस्ती बाहेक अन्य कुनै सामग्री पठाउन हुँदैन ।
१३. आमा बाबुको मुख हेर्न : मातातीर्थ औसी, गोकर्ण औसीमा आमा बाबुको मुख हेर्न जानेले मिठाई र फलफूल जस्ता चीजबीचहरु सबै गरी बढीमा एक किस्ती बाहेक अन्य कुनै सामग्री लैजान हुँदैन ।
१४. भाइटीका गर्दा : भाइटीकामा दिदी वहिनीले प्रत्येक दाजु भाइलाई आ-आफ्नो प्रचलन एवं वैदिक विधिअनुसार चाहिने सगुनको सामान बाहेक फलफूल, मिठाई र मसला आदि समेत गरी एक किस्ती भन्दा बढी लैजान हुँदैन ।
१५. सगुन लाने सम्बन्धमा : पास्नी, ब्रतबन्ध, चुडाकर्म र विवाहको उपलक्ष्यमा सगुन लाने प्रचलन भएकाहरूले मामा र फुपू खलक बाहेक अरुले सगुन लैजान हुँदैन ।
१६. दान आदि गर्ने : मृत्यु उप्रान्त तेह दिनसम्म दान आदि गर्दा चल अचल, चौपाया समेत गरी दुई हजार रूपैयाँ भन्दा बढीको दान दक्षिणा दिन हुँदैन ।

१७. काम गर्ने व्यक्ति, भरिया आदि गणना नगर्ने : (१) जन्ती साथ जाने भरियाहरूलाई जन्तीको संख्यामा गणना गरिने छैन ।

(२) मुख हेर्न जाँदा सामान आदि बोकी जाने भरियाहरूलाई मुख हेर्न जाने व्यक्तिहरूको संख्यामा गणना गरिने छैन ।

(३) भोजमा काममा लगाएको व्यक्तिलाई आमन्त्रित व्यक्तिहरूको संख्यामा गणना गरिने छैन ।

कानून, खाय तथा संचालीय मानिला प्रतालय

---

द्रष्टव्यः:- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरू :-  
“श्री ५ को सरकार” को सद्वा “नेपाल सरकार” ।